

लिड: म जानभन्दा अघि मलाई के गर्न आवश्यक हुन्छ?



तपाईंको परिवारलाई लिडबाट सुरक्षित राख्ने जाँचसूची:

- घरमा हुने खतराहरूका लागि हेर्नुहोस्
पाप्रा निस्किएको वा उक्किएको रडका लागि (झ्याल, ढोका, प्रवेशद्वारहरू र बाहिर) जताततै जाँच गर्नुहोस्।
- लिड सुरक्षित घरका लागि हेर्नुहोस्
 - घरहरू 1978 पछि निर्माण भएका
 - नयाँ झ्यालहरू
 - हालै फेरि तयार बनाइएको/रड लगाइएको
- मालिकसँग लिडको बारेमा कुरा गर्नुहोस्
कुनै पनि बच्चा लिड समस्याहरूसँग घरमा बसेको छन भने सोध्नुहोस्। मालिकले तपाईंलाई कुनै पनि थाहा भएका लिड खतराहरूको बारेमा बताउनुपर्छ।
- मालिकले तपाईंलाई प्रदान गर्नुभएको सबै लिड जानकारी पढ्नुहोस् र राख्नुहोस्।
तपाईंले आफ्नो लिड अधिकारहरू र कुनै पनि लिड कागजातहरूमा पम्प्लेट प्राप्त गर्नुपर्छ। सुरक्षित स्थानमा राख्नुहोस्।
- तपाईंले लिजमा हस्ताक्षर गर्न वा बिक्री सम्झौता गर्नुअघि, समाधान गर्न वा थाहा भएका लिड खतराहरू हटाउन मालिकलाई बताउनुहोस्
मालिकलाई समाधान गर्न वा हटाउन आवश्यक पर्ने सबै समस्याहरूको सूचीसँगै लिखित रूपमा अनुरोध गर्नुहोस्। उदाहरणका लागि akronchildrens.org/lead मा जानुहोस्।
- तपाईंको लिज वा बिक्री सम्झौता ध्यानपूर्वक पढ्नुहोस्
थाहा भएका लिड खतराहरूको बारेमा सावधानी सम्बन्धी कथन तपाईंको सम्झौतामा हुनुपर्छ। बिक्रेताहरूले सम्झौतामा लिड खतराहरू हटाउने तिनीहरूको जिम्मेवारी त्याग्न सक्छन् तर घरधनीहरूले यस्तो गर्न सक्दैनन्।
- तपाईंले घर खरिद गर्दै हुनुहुन्छ भने लिड परीक्षण गर्न निरीक्षक नियुक्त गर्नुहोस्।
बिक्रेताहरूले तपाईंको खर्चमा यो निरीक्षण गर्न तपाईंलाई 10 दिन दिनुपर्दछ। तपाईंले निरीक्षक र थप जानकारी akronchildrens.org/lead मा फेला पार्न सक्नुहुन्छ।

थप सहयोग चाहिन्छ?
Akronchildrens.org/lead मा जानुहोस्

यस सँगको साझेदारीमा:



Community
LEGAL AID

के तपाईं लिडले बनेको घरमा बस्नुहुन्छ?



तपाईंले सधै निम्नलिखित कुराहरू गर्नुपर्छ

- तपाईंको बच्चाको परिक्षण प्राप्त गर्ने बारेमा आफ्नो बच्चाको चिकित्सकसँग कुरा गर्नुहोस्।
- तपाईंको बच्चाको लिड स्तर किन उच्च छ भनेर पत्ता लगाउनुहोस्।



तपाईंले आफ्नो घर भाडामा दिँदा

- तपाईंको बच्चालाई उच्च स्तरका लिड भएमा आफ्नो घरधनीलाई बताउनुहोस्।
- आवश्यक हुने मर्मत कार्यहरूको सूचीसँग घरधनीलाई पत्र लेख्नुहोस्। पत्रको प्रतिलिपि राख्नुहोस्।
- यदि तपाईंको घरधनीले मर्मत कार्यहरू गर्न अस्वीकार गर्नुहुन्छ भने निःशुल्क कानूनी मद्दत खोज्नुहोस्। Akronchildrens.org/lead मा जानुहोस्।
- तपाईंको अधिकारहरू नबुझिकन भाडा भुक्तान गर्न नरोक्नुहोस्। तपाईंको घरधनीले सहकार्य गर्दैन भने सार्ने योजना बनाउनुहोस्। तपाईंले आफ्ना घरधनीलाई आवश्यक भएका मर्मत कार्यहरू गर्न अनुरोध गर्दा तपाईंलाई निकाल्ने अनुमति छैन।



तपाईं आफ्नो घरको अधिकारी हुँदा

- तपाईंको बच्चाको उच्च स्तरका लिड निम्त्याउने कुनै आवश्यक भएको मर्मत कार्यहरू गर्नको लागि तपाईं जिम्मेवार हुनुहुन्छ भनी बुझ्नुहोस्।
- तपाईंले मर्मतको खर्च बेहोर्न सक्नुहुन्न भने तपाईंको घरमा लिड खतराहरू हटाउन मद्दतका लागि आवेदन दिनुहोस्। तपाईंले स्रोतहरू र थप जानकारी akronchildrens.org/lead मा फेला पार्न सक्नुहुन्छ।
- मर्मतहरू गर्दा तालिम प्राप्त लिड हटाउने व्यावसायिकहरू नियुक्त गर्नुहोस्। तपाईंले व्यावसायिकहरूको स्वीकृत गरिएका सूची akronchildrens.org/lead मा फेला पार्न सक्नुहुन्छ।



थप सहयोग चाहिन्छ?

Akronchildrens.org/lead मा जानुहोस्

यस सँगको साझेदारीमा:



Community
LEGAL AID